



बरेड गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
हुम्लेशिर, बाग्लुङ

४ नं प्रदेश, नेपाल

शिलबन्दी दरभाउपत्र आब्हानको सूचना !

प्रथम पटक प्रकाशित मिति: २०७५/०२/०८

यस कार्यालयद्वारा स्विकृत बार्षिक कार्यक्रम अन्तर्गत निम्नानुसारको कार्य शिलबन्दी दरभाउपत्र माध्यमबाट गर्नुपर्ने भएकोले ईच्छुक इजाजतपत्र प्राप्त दरभाउपत्रदाताहरू बाट शिलबन्दी दरभाउपत्र आब्हान गरिएको छ ।

शर्तहरू :

१. दरभाउपत्र फारम खरिद गर्दा ०७४/०७५ सम्मको लागि नबिकरण भएको इजाजतपत्र, मु.अ कर(VAT) दर्ता प्रमाणपत्र, आ.व.०७३/०७४ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी निवेदन दिइ यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिनको कार्यालय समय भित्र बरेड गाउँपालिकाको कार्यालय हुम्लेशिर बाग्लुङ बाट रु १०००। तिरी खरिद गर्न सकिनेछ ।

२. शिलबन्दी दरभाउपत्र सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिनको दिनको १२ बजे भित्र यस कार्यालयमा बुझाउन सकिनेछ । समय भित्र प्राप्त शिलबन्दी दरभाउपत्र सोहि दिन दिनको १:०० बजे बोलपत्रदाता स्वयमं वा निजको प्रतिनिधि र कार्यालय प्रतिनिधिहरूको रोहबरमा खोलिने छ । प्रतिनिधि उपस्थित नभए पनि खोल्न बाधा पर्ने छैन ।

३. दरभाउपत्र साथ तपशिलमा उल्लेखित धरौटी रकम वापतको रकम यस कार्यालयको धरौटी खाता नं ७४४१४९८८८९५२४००४ ग-३ एन.आई.सि. एसिया बैंक, बाग्लुङमा नगद जम्मा गरेको बैंक भौचर वा सो रकम बराबर यस कार्यालयको नाममा "क" श्रेणीको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको दरभाउपत्र पेश गर्ने अन्तिम मितिले ७५ दिन मान्य अवधी भएको जमानतपत्र पेश गर्नु पर्नेछ ।

४. शिलबन्दी दरभाउपत्रमा दररेट उल्लेख गर्दा अंक र अक्षर दुवैमा स्पष्ट गर्नु पर्नेछ । केरमेट भइ अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको मान्य हुनेछ । दररेट भर्दा मू.अ.कर बाहेकको दररेट भर्नु पर्नेछ ।

५. दरभाउपत्र दाखिला गर्दा शिलबन्दी खामको बाहिर यस कार्यालयको नाममा शिलबन्दी दरभाउपत्र नं, कामको विवरण, दरभाउपत्रदाताको नाम, ठेगाना आदि स्पष्ट खुलाउनु पर्नेछ ।

६. दरभाउपत्र पेश गर्दा खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा क्रमशः कार्यालय खुलेको पहिलो दिनको सोहि समय कायम हुनेछ ।

७. प्राप्त दरभाउपत्रहरू स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ । रीत नपुगेका र म्याद नाघी आएका दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।

८. दरभाउपत्र सम्बन्धी थप जानकारी आवश्यक परेमा ९८५७६३२३२८ वा ९८५५०८२४२१ मा फोन गरी बुझ्न सकिनेछ ।

९. सुचनामा उल्लेख भएकोमा सोहि बमोजिम र अन्य कुराहरूको प्रचलित कानुन बमोजिम हुनेछ ।

शिलबन्दी दरभाउपत्र नं.	कामको विवरण	धरौटी रकम (रु)	दरभाउपत्र फारम विक्री रकम (रु)	डकुमेन्टको अन्तिम विक्री मिति	दरभाउपत्र दाखिला र खोले मिति
BRM/GABS/NCB/03/074-075	ग्याबिन खरिद (२*१*१ घन.मि.)	२५,०००।-	१,०००।-	२०७५।०२।२२ कार्यालय समय भित्र	२०७५।०२।२३ दिउसो १२ बजे सम्म र १ बजे